


नगर उप प्रमुख सृष्टि रेगमीज्यूद्वारा
बुढीनन्दा नगरपालिकाको तर्फबाट सभा समक्ष प्रस्तुत

बार्षिक बजेट बक्तव्य

आर्थिक बर्ष २०७७।०७८



बुढीनन्दा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कोल्टी, बाजुरा ।

१२ असार २०७७

नगरपालिकाका प्रमुख तथा सभाध्यक्ष ज्यु,

उपस्थित नगरसभाका सदस्यज्युहरु

आज वास्तवमा हामी इतिहासको महत्वपूर्ण घडीमा यस सभामा उपस्थित भइरहेका छौं । हाम्रो नगरपालिकाको आ.ब. २०७७।७८ को वार्षिक बजेट यस नगर सभामा पेश गर्न पाउँदा मलाइ खुसी लागेको छ । यस गौरवपूर्ण अवसरमा मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाभिमान, प्रजातन्त्र र राष्ट्रिय समृद्धिका लागी विगतमा भएका ऐतिहासिक जनआन्दोलन, संघर्ष र विभिन्न राजनैतिक आन्दोलनहरुमा जीवनको बलिदानी गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति उच्च सम्मान सहित हार्दिक श्रदान्जली अर्पण गर्दछु । साथै घाइते र बेपत्ता नागरिकहरुप्रति सम्मान प्रकट गर्दछु । राजनैतिक सामाजिक परिवर्तनमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने सबै अग्रजहरुप्रति आदरभाव प्रकट गर्दछु । वर्तमान समयमा कोरोना भाइरसको महामारीका कारण विश्व नै संकटमा भएका बेला हामी पनि यसबाट अछुत छैनौं । यस महामारीबाट लाखौं मानिसको ज्यान गइसकेको छ भने लाखौं मानिस संक्रमित छन् । यस महामारीबाट संक्रमित भै नेपाल बाहिर तथा देश भित्र जीवन गुमाउनुहुने नेपाली तथा अन्य मित्र राष्ट्रका नागरिकहरुका शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु भने उपचाररत दाजुभाई तथा दिदि बहिनी लगाएत सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु । कोभिड- १९ का कारण विश्व अर्थतन्त्रमा नै संकट पैदा भएका बेला नेपाल पनि त्यसबाट अछुतो छैन । यसै परिप्रेक्षमा हाम्रो नगरपालिकाले पनि संघिय तथा प्रादेशिक सरकारबाट प्राप्त बजेट सिलिड र आन्तरिक आम्दानीको सिमित बजेटको सिमा भित्र रहि वार्षिक बजेट तयार पारेको छ ।

हामीले आफ्नो विकास आफै गर्ने अभियानलाई आत्मासाथ गर्दै वस्ती/टोल, वडा हुँदै सिफारिस भइ आएका योजनाहरु तथा केन्द्रको मार्ग दर्शन अनुसार बजेटलाई विनियोजित गरिएको छ ।

सभाका सभाध्यक्ष तथा नगर प्रमुख ज्यु,

हाम्रो नगरपालिका प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना रहेको क्षेत्र हो । उपलब्ध स्रोत तथा साधनको उचित परिचालनका माध्यमबाट नगरपालिकालाई सम्पन्न बनाउदै मुलुककै नमुना नगरपालिका बनाउने तर्फ केन्द्रित भएका छौं ।

सभाध्यक्ष महोदय,

उपस्थित सम्पूर्ण नगरसभाका सदस्य ज्युहरु,

अब म हाम्रो यस बुढिनन्दा नगरपालिकाको आय तथा व्ययको विवरण यस ऐतिहासिक सभामा पेश गर्न चाहन्छु ।

आम्दानी तर्फ

यस नगरपालिकालाई संघिय सरकार प्राप्त वित्तिय समानीकरण अनुदान तर्फ रु. १० करोड ८४ लाख , सशर्त अनुदान तर्फ रु. १५ करोड ४७ लाख, अनुमानित राजस्व बाँडफाँड तर्फ रु. ७ करोड ६८ लाख ३२ हजार १ सय ७० रुपैयाँ, विपेश अनुदान तर्फ रु. २ करोड, सम्पुरक अनुदान तर्फ रु. ४० लाख र सुदुरपश्चिम प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान तर्फ रु. ६८ लाख ८७ हजार, अनुमानित राजस्व बाँडफाँड तर्फ रु. १२ लाख ८४ हजार, सम्पुरक अनुदान तर्फ रु. १ करोड ४० लाख ६१ हजार, विशेष अनुदान तर्फ रु.४३ लाख गरी र यस नगरपालिकाबाट उठ्ने आन्तरिक आम्दानी रु. २० लाख गरी कुल जम्मा आय रु. ३९ करोड २४ लाख ६४ हजार १७० रुपैयाँ अनुमान गरिएकोमा सोहीको परिधिभित्र रहि विभिन्न शिर्षकहरुमा रकम विनियोजन गरिएको छ ।

विनियोजित खर्च तर्फ

विनियोजित गरिएको रकम मध्य रु. २५ करोड ५५ लाख ६४ हजार १७० रुपैयाँ प्रशासनिक खर्च तर्फ विनियोजन गरिएको छ बाँकी रकम रु. १३ करोड ६९ लाख पुँजीगत विकास कार्यक्रम तर्फ विनियोजन गरिएको छ ।

सभाध्यक्ष महोदय,

उपस्थित नगरसभाका सम्पूर्ण सदस्यहरु,

अब म आव ०७७/०७८ मा क्षेत्रगत रुपमा विनियोजन गरिएको बजेट यस सभामा पेश गर्न चाहान्छु ।

आर्थिक विकास

यस शिर्षक अन्तरगत देहायबमोजिम खर्च गर्ने गरी रु.३ करोड ८८ लाख ५० हजार विनियोजन गरिएको छ ।

(क) कृषि तथा पशुपन्छी विकास

कृषि तथा पशु विकास कार्यक्रमतर्फको लागी जम्मा रु ६० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

(ख) उद्योग विकास कार्यक्रम

यस कार्यक्रम तर्फ आवश्यकता अनुसार खर्च गर्ने गरी ६ लाख विनियोजन गरिएको छ ।

(ग) पर्यटन विकास कार्यक्रम

नगरपालिकाको पर्यटन विकासको लागी ५९ लाख ३० हजार रकम विनियोजन गरिएको छ ।

(घ) जलश्रोत तथा सिंचाई कार्यक्रम

यस नगरपालिकाको जलश्रोत तथा सिंचाई विकास कार्यक्रममा आवश्यकता अनुसार खर्च गर्नका लागी कुल २० लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

(ङ) भूमि व्यवस्था

यस कार्यक्रम तर्फ खर्च गर्ने गरी कुल रकम २ लाख ५० हजार विनियोजन गरिएको छ ।

सामाजिक विकास

यस शिर्षक अन्तरगत रु. ३ करोड २३ लाख ८७ हजार विनियोजित गरिएको छ जसमध्ये

(क) शिक्षा तर्फ

नगरपालिका भित्रका शिक्षा तर्फका समग्र समस्या तथा आवश्यकताहरु महसुश गरी कुल रकम १ करोड ७६ लाख ५० हजार विनियोजन गरिएको छ ।

(ख) स्वास्थ्य

स्वास्थ्य तर्फ सर्शत चालु अनुदान वाफत प्राप्त रकम संघिय सरबारबाट जसरी प्राप्त भएको छ त्यसरी नै खर्च गर्ने गरी विनियोजन गरिएको छ भने नगरपालिकाका स्वास्थ्य क्षेत्रका समग्र समस्या तथा आवश्यकताहरु महसुश गरी कुल रकम ४० लाख विनियोजन गरिएको छ ।

(ग) खानेपानी तथा सरसफाइ

खानेपानी तथा सरसफाइ क्षेत्रको विकास तथा परिवर्तनका लागी कुल रकम ९१ लाख ८७ हजार विनियोजन गरिएको छ ।

(घ) संस्कृति प्रवर्दन

संस्कृति प्रवर्दन तर्फ १ लाख विनियोजन गरिएको छ । .

(ङ) खेलकुद तथा मनोरञ्जन

खेलकुद क्षेत्रको विकासलाइ मध्यनजर राख्दै आवश्यकता अनुसार खर्च गर्ने गरी केहि रकम विनियोजन गरिएको छ ।

(च) लैंगिक समानता तथा सामाजिक समावेशीकरण

लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ रु ४९ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।

पुर्वधार विकास

पुर्वधार विकास तर्फ जम्मा रु ६ करोड ९७ लाख ११ हजार विनियोजन गरिएको छ जसमध्ये

क) सडक पुर्वधार

सडकको निर्माण तथा मर्मतको लागी रु २ करोड ८७ लाख ४२ हजार विनियोजन गरिएको छ ।

(ख) उर्जा विकास

नगरपालिकाको समग्र उर्जा तथा जल विधुत विकास तर्फ ३८ लाख विनियोजन गरिएको छ ।

(ग) भवन, आवास तथा सहरी विकास

नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवनको निर्माण लगाएत यस शिर्षक तर्फ कुल रकम ३ करोड ७१ लाख ६९ हजार रकम विनियोजन गरिएको छ ।

वातावरण तथा विपद व्यवस्थापन

यस शिर्षकतर्फ रु ८ लाख आवश्यकता पहिचान गरि कार्यापालिकाको निर्णय अनुसार खर्च गर्न सकिने गरी विनियोजन गरिएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम कोष

यस शिर्षक अन्तर्गत विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हाम्रो नगरपालिकामा अछुत हुन नसक्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका साथै स्थानिय क्वारेन्टाइनको व्यवस्थापन गर्न रु १ करोड विनियोजन गरिएको छ ।

यस नगरपालिका भित्र कार्यक्षेत्र बनाइ विकास कार्यमा साझेदारी गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरु संग समन्वय तथा सहकार्य गर्नको लागि र नगरपालिकाले रकम विनियोजन गर्ने क्रममा छुटेका पक्षहरुलाई पछि नगरकार्यपालिकाले आवश्यकता महशुस गरेमा निर्णय गरी विनियोजन गर्न सक्ने गरी रु ४८ लाख विनियोजन गरिएको छ ।

आ.ब. २०७७।७८ को बजेट तथा कार्यक्रममा समावेश गर्न नसकेका कार्यक्रमहरु आगामी आ.ब.को बजेट तथा कार्यक्रमहरुमा समावेश गर्दै लैजाने तथा यहाँको श्रोत साधनले धान्न नसकिने ठुला विकासका योजनाहरु संघिय तथा प्रादेशिक सरकारसंग माग गर्ने गरी व्यवस्था मिलाईएको छ ।

यो बजेट तथा कार्यक्रमको पुर्ण कार्यान्वयन भइ समृद्ध र सक्षम नगरपालिका निर्माणमा सहयोग पुग्नेछ भन्ने अपेक्षा लिएको छु । यसका लागि यहाँहरु सबैको सहयोग र समन्वय आवश्यक छ ।

यो बजेट निर्माणका क्रममा सहयोग गर्नु हुने सभाका सभाध्यक्ष तथा नगर प्रमुख, विभिन्न समितीका पदाधिकारीहरु, कर्मचारीहरु तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने अन्य सम्पुर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद । । ।